

वयस्कहरूका लागि नयाँ स्वास्थ्य कभरेज

जनवरी 1, 2019 को सुरुवातदेखि, Virginia मा बस्ने धेरै वयस्कहरूले गुणस्तरीय, न्यून-लागत र निःशुल्क स्वास्थ्य बीमामा पहुँच गर्न सक्छन्।

वयस्कहरूका लागि नयाँ स्वास्थ्य कभरेज भनेको के हो?

मेडिकेडका लागि नियमहरू परिवर्तन भएका छन्। यसको अर्थ तपाईंले विगतमा मेडिकेडका लागि आवेदन दिनुभएको थियो र अस्वीकार गरिएको थियो भने, तपाईं अब योग्य हुन सक्नुहुन्छ। नोभेम्बर 1, 2018 को सुरुवातमा, धेरै मानिसहरूले स्वास्थ्य बीमाका लागि योग्य हुन मेडिकेडमार्फत आवेदन दिन सक्छन्। लाभहरू जनवरी 1, 2019 मा सुरु हुने छन्।

खुद्रा व्यापार, निर्माण-कार्य, बालस्याहार, ल्यान्डस्केपिङ, खाद्य सेवा र स्वास्थ्य बीमा प्रदान नगर्ने थुप्रै अन्य कार्यहरूमा काम गर्ने मानिसहरू अब योग्य हुन सक्छन्।

वयस्कहरूका लागि नयाँ कभरेजले अन्यथा स्वास्थ्य स्याहारमा पहुँच गर्न नसक्ने न्यून-आम्दानी भएका परिवारहरूलाई उत्कृष्ट लाभहरू प्रदान गर्दछ।

यसले के-के समेट्छ?

नयाँ स्वास्थ्य बीमाले वयस्कहरूलाई निम्न कुराका लागि समेट्छ:

- चिकित्सक, अस्पतालल र आकस्मिक सेवाहरू
- निर्धारित औषधिहरू
- प्रयोगशाला र एक्स-रे सेवाहरू
- मातृत्व र नवजात शिशुको स्याहार
- दीर्घकालीन स्याहार र सहायता सेवाहरू
- गृह स्वास्थ्य सेवाहरू
- लत तथा रिकभरी उपचार सेवाहरू लगायत व्यवहारात्मक स्वास्थ्य सेवाहरू
- शारीरिक, पेशागत र वाचन थेरापीहरू लगायत पुनर्सुधार सेवाहरू
- विकल्पहरू उपलब्ध नहुँदा मेडिकेडद्वारा समेटिएका सेवाहरूमा यातायात सेवा
- परिवार नियोजन सेवाहरू
- चिकित्सा उपकरण तथा आपूर्तिहरू
- रोकथाममूलक र कल्याण सेवाहरू र दीर्घकालीन रोग व्यवस्थापन सेवाहरू
- र थप!

को-को समेटिएका हुन्छन्?

वयस्कहरू निम्नानुसार छन् भने, उनीहरू नयाँ स्वास्थ्य कभरेजका लागि योग्य हुन सक्छन्:

- Virginia मा बस्छन् भने
- 19 वर्षदेखि 64 वर्ष उमेरसम्मका छन् भने
- सेवा प्राप्त गरिरहेका छैनन् वा मेडिकेयरका लागि योग्य छन् भने
- परिवारको साइजअनुसार भिन्न-भिन्न हुने आम्दानीका आवश्यकताहरू पूरा गर्छन् भने

वयस्क कभरेजको आम्दानी सीमा (कुल*)

परिवारको साइज	मासिक	वार्षिक
1	\$1,677	\$20,121
2	\$2,268	\$27,214
3	\$2,859	\$34,307
4	\$3,450	\$41,400
5	\$4,042	\$48,494
6	\$4,633	\$55,587

***प्रभावकारी मिति जनवरी 20, 2023।**
वार्षिक रूपमा समायोजित आम्दानीका सीमाहरू

मैले कसरी आवेदन दिने?

- कभर भर्जिनिया कल सेन्टरलाई 833-5CALLVA मा कल गर्नुहोस्। दोभाषेहरू उपलब्ध छन्। हाम्रा प्रतिनिधिहरूले तपाईंको प्राथमिकताको भाषा बोल्ने केही व्यक्तिसँग तपाईंलाई जोड्नु हुने छ।
- Common Help मा गएर अनलाइन आवेदन पूरा गर्नुहोस्: www.commonhelp.virginia.gov
- The Health Insurance Marketplace मा गएर अनलाइन आवेदन पूरा गर्नुहोस्: www.healthcare.gov
- तपाईंको स्थानीय सामाजिक सेवा विभागमा मेल गर्नुहोस् वा कागजी आवेदन छोड्नुहोस्

तपाईंले आवेदन दिँदा तपाईंलाई चाहिने कागजातहरूका सूचीका लागि, www.coverva.org मा गएर आवेदन दिनुहोस् पृष्ठमा क्लिक गर्नुहोस्।